



विन नेपाल लघुवित्त वित्तीय संस्था लि.

Wean Nepal Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था, प्रादेशिक स्तर (बागमती प्रदेश)

ब्याजदर सम्बन्धी सूचना!!!

आ.व.२०८२/८३ को प्रथम त्रैमास(श्रावण देखि असोज मसान्त) सम्मको लागि

आधारदर तथा ब्याजदर गणना सम्बन्धी व्यवस्था:

आधारदर	२०८१ चैत्र-१२.४६%	२०८२ बैशाख-१४.१८%	२०८२ जेठ-१३.६४%
औषत आधार दर (३ महिनाको)	१३.४३%	प्रमियम दर	३%
कुल ब्याजदर (औषत आधारदर तथा प्रमियमको योगफल-संस्थागत)			१६.४३%
नेपाल राष्ट्र बैंक द्वारा (घ) वर्गको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकिकृत निर्देशन-२०८१ को निर्देशन नं.१४/०८१ मा मिति २०८२/०३/२६ गते गरिएको संसोधन/परिमार्जन/थपको विवरण अनुसार लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसंग कर्जामा लिने ब्याजदर निर्धारण गर्दा यस बैंकबाट प्रकाशित "देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति" मा उल्लेख भए बमोजिम बाणिज्य बैंकहरूको पछिल्लो मासिक औषत ब्याजदरमा ९% बिन्दुथप गर्दा हुन आउने दरभन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाइने छैन, भन्ने व्यवस्था अनुरूप ब्याजदर गणना:			
२०८२ जेठको बाणिज्य बैंकहरूको औषत आधारदर: ६.०९% मा ९% बिन्दु थप			१५.०९%

*नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जामा अधिकतम १५.०९% ब्याजदर लिन सकिने भएतापनि १५.०९% ब्याजमा ०.०९% आगामी त्रैमासको लागि छुट गरी,

मिति २०८२/०४/०१ गते देखि कर्जा तर्फ लागू गरिएको ब्याजदर

कर्जा शिर्षक	लागू गरिएको परिवर्तनिय ब्याजदर	कर्जा शिर्षक	लागू गरिएको परिवर्तनिय ब्याजदर
सरल कर्जा	१५%	कृषी कर्जा	१५%
मौसमी कर्जा	१५%	लघु उद्यम/व्यवसाय कर्जा	१५%
आकस्मिक कर्जा	१५%	लघु उद्यमी कर्जा	१५%
लघुउर्जा/सुरक्षित आवाश कर्जा	१५%	व्यवसाय पूर्णउत्थान कर्जा	१५%*

* स्थिर ब्याजदर सबै कर्जाको हकमा १५% कायम गरिएको छ ।

*स्थिर ब्याजदर वा परिवर्तनिय ब्याजदर ग्राहक सदस्यको छनौट बमोजिम कर्जा सुविधा पत्र (Offer Letter) मा उल्लेख भए बमोजिम हुनेछ ।

*व्यवसाय पूर्णउत्थान कर्जामा लागू गरिएको ब्याजदरमा १ प्रतिशत बिन्दु थप छुट हुनेछ ।

*मिति २०८२/०३/३२ गते सम्म लगानीमा रहिरहेका कर्जाको हकमा साबिककै ब्याजदर कायम हुनेछ ।

मिति २०८२/०४/०१ गते देखि बचत तर्फ लागू गरिएको ब्याजदर

बचत शिर्षक	लागू गरिएको ब्याजदर	बचत शिर्षक	लागू गरिएको ब्याजदर
मासिक बचत	७.५%	बाल बचत	७.५%
व्यक्तिगत बचत	७.५%	समृद्धि बचत	७.५%
पेन्सन बचत	१०.५०% (१५ वर्षमा दोब्बर हुने गरी)		
*नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बचतको ब्याज दरमा परिवर्तन भएमा वित्तीय संस्थाको निर्णय बमोजिम हुनेछ ।			

